



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

**मिति २०७५।१२।२५ गते बसेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू**

१. यस वर्ष विगतका वर्षको तुलनामा गाउँपालिका क्षेत्रमा भारी हिउँपात परेको । मौसम प्रतिकूलता तथा कर्मचारी सरुवाका कारण चालु आर्थिक वर्षका कार्यक्रम समयमा नै सुचारु हुन नसकेकोले बाँकी अवधिमा सम्भव हुने कार्यक्रम संचालन गर्न र गत वर्ष वार्षिक हिसाबको सालतमाम गर्दा गत वर्षको मौज्दात जिम्मेवारी सार्नुपर्ने रकम यकिन हुन नसकेको रकमलाई विनियोजनमा बाँडफाँड गरी चामे गाउँपालिकाको विनियोजन ऐन २०७५ को अनुसूचीहरूमा केही संशोधन गर्नुपर्ने भएकोले बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव चौथो गाउँसभामा पेश गर्ने निर्णय गरियो ।
२. चामे गाउँपालिका जिल्लाको सदरमुकाममा अवस्थित ७८.७८ वर्गकिलोमिटरमा फैलिएको एक मात्र साविकको गा.वि.स.बाट बनेको गाउँपालिका हो । जबसम्म गाउँपालिकाको भौतिक पूर्वाधारको विकास हुँदैन तबसम्म विकास शून्य प्राय लाग्दछ । त्यसकारण समयमानै गाउँपालिका भित्र रहेका सम्पूर्ण मूल तथा सहायक सडक एवं निर्माण हुने सडकको मापदण्ड तय गर्ने र नियम विपरित बनेका संरचनाहरू हटाउने सम्बन्धी प्रस्ताव चौथो गाउँसभामा पेश गर्ने निर्णय गरियो ।
३. गाउँको समग्र विकास गर्न गाउँमै नयाँ नयाँ आयका स्रोत पहिचान गर्दै संघीय सरकारको परनिर्भरतामा कमी ल्याउनु स्थानीय सरकारको अहम भूमिका रहने हुँदा चामे गाउँपालिकाको प्राकृतिक स्रोतको रूपमा रहेको तातो पानीलाई व्यवस्थापन करारमा दिने र दर तय गर्ने सम्बन्धी प्रस्ताव चौथो गाउँसभामा पेश गर्ने निर्णय गरियो ।
४. सभाले आफ्नो कार्यप्रणालीलाई व्यवस्थित गर्न र कार्यपालिकालाई सभाप्रति उत्तरदायी बनाउँदै आर्थिक अनुशासन, पारदर्शिता, मितव्ययीता कायम गर्न, स्थानीय कानून निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन तथा कार्यपालिकाबाट भएका कारवाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन दिन स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २२ तथा स्थानीय तहको सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ३५ मा भएको व्यवस्था बमोजिम विधेयक समिति, लेखा समिति र सुशासन समिति गठन गर्ने सम्बन्धी प्रस्ताव चौथो गाउँसभामा पेश गर्ने निर्णय गरियो ।
५. स्थानीय सरकार संचालन ऐन बमोजिम यस चामे गाउँपालिकाको हिउँदे गाउँ सभा मिति २०७५-१२-१५ गते गर्ने मिति २०७५-११-२७ गतेको बैठकको निर्णय भएकोमा चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने कार्यक्रममा प्राविधिक लागत ईष्टिमेटका आधारमा संशोधन गर्नुपर्ने भएकोले चामे गाउँपालिकाको चौथो गाउँसभा मिति २०७५-१२-२९ गते गर्ने निर्णय गरियो ।
६. चामे गाउँपालिकामा कार्यरत स्थानीय बिकास समिति तर्फका कर्मचारीलाई निजामती कर्मचारीले प्राप्त गर्ने सावधिक जीवन बीमा प्रिमियम बराबरको रकम नियमानुसार उपलब्ध गराउने निर्णय गरियो ।